From: whosewillbedone@aol.com,
To: whosewillbedone@aol.com,
Cc: mgdavisesq@gmail.com,
Subject: NEPALI WEBSITE (कसको गरिनेछ?) Whose Will Be Done? Page 4 (COPY PASTE) 26 MAY 2022
Date: Thu, May 26, 2022 7:22 pm

अन्य मूल्यवान संसाधन

कसको गरिनेछ बाहेक?, लेखक अत्यधिक तल सुझाव जो लाग्छ गर्नेहरूलाई उपलब्ध अन्य उत्कृष्ट स्रोतहरू छन्। निम्न माल अंग्रेजी भाषामा गर्दै त्यहाँ पनि उल्लेखनीय गैर-अंग्रेजी पुस्तकहरु र कसको गरिनेछ को पाठकहरूलाई? बाहिर खोज्न र लेखक संग साझेदारी गर्न प्रोत्साहित जो यस्तै विषयहरूलाई मा लिंक हुनेछ।

The Fire That Consumes ('आगो त्यो खपत')


An Authors Guild Backinprint.com Edition
"Forceful and to the point. Exceptionally even-handed." —New Oxford Review
The Fire That Consumes
A Biblical and Historical Study of the Doctrine of Final Punishment
Edward William Fudge

साथै एक वकील द्वारा लिखित, खपत कि आगो 'नरक' र धार्मिक उपदेश देखि वर्षभन्दा प्रचार अज्ञानता विरुद्ध जान्छ जो 'अन्तिम सजाय' को विषय को एक व्यापक अध्ययन छ। 'नरक' र 'इन्साफको' को विषय हो रूपमा 'अनन्त' के छ विषय पुन मूल्यांकन छ। एडवर्ड Fudge सबै सोच मान्छे पराउँछु र मूल्यांकन हुनेछ जो यस काममा तार्किक र पूरा छ।

The Companion Bible ('भट्टि बाइबल')

भर विचारशील र उत्तेजक अन्तरदृष्टि महान अध्ययन राजा जेम्स बाइबल पाठ सँगसँगै टिप्पणीहरू र appendices भट्टि बाइबल ।**पाँच - नहीं तीन - एउटा पुरातन चर्च मा क्रूसमा**(मलाई तार्किक) विश्लेषण र **पाँच क्रस को तस्वीर विशेष आकर्षक छ** र यो सामाग्री पढ्न छन् जो धेरै छक्क पार्नु जारी। (साथै, को अद्भुत अवधारणा 'dispensations' / 'administrations' बाइबल। मा) को Appendices मा सामाग्री को सबैभन्दा धिक्कार EW Bullinger लाग्छ गर्नेहरूका लागि एक निशान blazed जो एक शानदार विद्वान थियो दिइएको छ जो चर्चमा सिकाउनुभयो छैन बाइबल धार्मिक dogma गर्न अन्धा acquiescence बरु के भन्छ बारेमा।


THE COMPANION BIBLE

Number In Scripture ('धर्मशास्त्र मा नम्बर')


NUMBER IN SCRIPTURE
Its Supernatural Design and Spiritual Significance
by E.W. Bullinger

समय र समय फेरि, हाम्रो संसारमा विज्ञान र गणित को जांच बान्की, संरचना, र डिजाइन पुष्टि गर्छ। संख्या बिना यो बिरामी सहयोग गर्न चन्द्र गर्न रकेट पठाउन वा औषधीको उत्पादन गर्न कठिन हुनेछ; कम्प्युटर बीच यातायात प्रवाह र संचार मा संख्या गति सीमा बिना भन्दा संभावना हामीलाई आधुनिक जीवन शैली (र लाभ) अवस्थित थियो जसमा संसार दिनुहुन्छ।
साथै, ब्रह्माण्ड र यो ग्रह भर संख्या पछि प्रयोग र अर्थ अस्तित्व नै र असरधर्मशास्त्र मा नम्बर (पनि Kindle मा) एक भयानक सृष्टिकर्ता द्वारा डिजाइन र उद्देश्यको समझ खोल्छ।

अंश (5 क्रूसमा - नहीं 3) 'भट्टि बाइबल'

परम्परा र मध्यकालीन चित्रकारहरुको भाग मा धर्मशास्त्र को अज्ञानता द्वारा बहकाउन, यो केवल दुई प्रभु संग क्रूसमा थिए कि सामान्य विश्वास छ। तर धर्मशास्त्र यति भन्न गर्दैन। यो दुई 'चोर' (ग्रीक: मर्कूस 15: 27 'lestai' = डाँकुहरूको, मत्ती 27: 38) थिए बताउँछन्; र त्यहाँ थिए दुई 'malefactors' (ग्रीक: 'kakouryoi', लूका 23: 32)।

यो पनि दुवै डाँकुहरूको (।। मत्ती 27: 44; मार्क 15: 32) उहाँलाई गिल्ला भनेर लिपिबद्ध छ; यस malefactors को लूका 23:39 मा मात्र एक 'उहाँलाई मा निन्दा' जबकि, र यति (पद 40) गरिरहेको लागि 'अन्य उहाँलाई हप्काउनुभयो'। केवल दुई थिए भने, यो एक वास्तविक भिन्नता छ; र त्यहाँ दुई malefactors 'उहाँसँग मृत्यु राख्न गरायो' थिए लागि, (लूका 23: 32) अर्को छ, र तिनीहरूले कलवारी आउन थिए, 'उनि त र त्यहाँ' मा उहाँलाई र malefactors, एक क्रूसमा दाहिने र बायाँ मा अन्य' (पद 33)।

तर अन्य अन्तर को वस्त्र को बाहिर विभाजन पछि, र पछि, त्यसपछि 'उहाँसँग क्रूसमा दुई डाँकुहरूको थिए कि, दाहिने मा एक' तल बसिरहेका तिनीहरूले उहाँलाई देख्यो 'र मा अन्य कि, मत्ती अनुसार छ बाँया '(मत्ती 27:38। मार्क 15:27)। दुई malefactors पहिले नै 'उहाँको नेतृत्वमा' गरिएको थियो र यसैले 'उहाँसँग' क्रूसमा थिए, र दुई डाँकुहरूको बाँधियो पहिले।

'उहाँको नेतृत्वमा' थिए, जसले पहिलो दुई (malefactors) या त पक्षमा एक राखिएको थियो। अन्य दुई (डाँकुहरूको) ल्याए थिए, धेरै पछि, तिनीहरूले पनि त्यस्तै राखिएको थियो; ताकि दुई या त पक्षमा (प्रत्येक एक), र बीचमा प्रभु थिए। यो malefactors त्यसकारण nearer थिए, र (लूका 23: 39-43) लिपिबद्ध रूपमा भित्र मा हुनुको उनि राम्रो प्रत्येक अन्य, र प्रभु संग एक कुरा सक्छ।

यूहन्नाको रेकर्ड यस पुष्टि लागि उहाँले समय मात्र ठाँउ बताइएको, र छैन। उहाँले साधारण तथ्यलाई को, बोल्छ: 'कहाँ तिनीहरूले उहाँलाई क्रूसमा, र बीचमा उहाँलाई अरूलाई, यो पक्षमा दुई, र पक्ष, र येशूको' (यूहन्ना 19: 8)। प्रकाश 22: 2 मा हामी सही 'या त पक्षमा' भनी अनुवाद गरिएको छ जो ग्रीक ('enteuthen काई enteuthen'), मा नै अभिव्यक्ति छ। 'या त पक्षमा, अरूलाई र उहाँलाई संग': त्यसैले यो यहाँ अनुवाद गर्नुपर्छ।

तर यूहन्ना थप अमेरिका (यूहन्ना 19: 32-33): 'तब र उहाँलाई संग क्रूसमा थियो जो अन्य को सिपाहीहरूले र ब्रेक पहिलो को खुट्टा आए। तर तिनीहरूले येशूलाई (ग्रीक = आउन भएको) आए, र उहाँले तिनीहरू ब्रेक छैन उहाँको खुट्टा, पहिले नै मरेको थियो कि देखे। जब ' त्यहाँ भएको थियो केवल दुई (या त पक्षमा एक) सिपाहीहरूले प्रभु आएको थियो, तर उहाँलाई बितिसकेका थिए, र त्यसपछि फेरि लागे। तिनीहरूले पहिलो दुई खुट्टा भङ्ग थियो पछि तर तिनीहरूले उहाँलाई आए।

यो 'अन्य' र यूहन्ना 19:32 र लूका 23:32 मा 'अरूलाई' को प्रयोग दुई शब्द छन् (परिशिष्ट 124.1 'भट्टि बाइबल')। हामी पढ्न पूर्व खण्डमा मा, 'तिनीहरू ब्रेक पहिलो र अन्य को खुट्टा।' यहाँ ग्रीक अधिक छन् जब दुई अन्य (दोस्रो) छ जो 'allos' छ (मत्ती 10:23 देख्न; 25:16, 17, 20; 27: 61; 28: 1; यूहन्ना 18:15, 16; 20: 2, 4, 8; प्रकाश 17:10)।

उत्तरार्द्ध खण्डमा (लूका 23: 32) शब्द अलग 'heteros' = (परिशिष्ट 124.2 'भट्टि बाइबल') छ: '। र पनि अरूलाई, दुई उहाँसँग नेतृत्व थिए' यी (*1) उहाँबाट कसलाई संग तिनीहरूले आपसमा फरक छैन, नेतृत्व गरेका थिए अलग थिए; उहाँले (40-41 पदहरू) 'गलत केही गरेका' थिए जबकि लागि तिनीहरूले, 'एउटै निन्दा मा' थिए, र 'ठीकै त'।

यो प्रमाण देखि, त्यसैले यो चार त्यहाँ थिए स्पष्ट छ 'अरूलाई' प्रभु संग क्रूसमा; कथित रूपमा र यसरी, एक हात मा, कुनै 'फर्क', छन्; जबकि, अर्कोतर्फ, ग्रीक हरेक शब्द र हरेक अभिव्यक्ति, यसको आफ्नै दुरुस्त मूल्य, र यसको पूर्ण महत्त्व हुन्छ (र दिन्छ)।

हामी पनि परम्परा देखि, प्रमाण बिना छैनन् भनी देखाउने, हामी पांच लेस Cinq Croix ('रूपमा चिनिने यो Cotes-du-नोर्ड, ब्रिटनी मा Lannion नजिकै Ploubezere मा देख्न एक 'कलवारी', त्यहाँ छ भनेर राज्य हुन सक्छ) 'पार। चार कम हो, या त पक्षमा दुई संग केन्द्र मा एक उच्च पार, त्यहाँ छ। हामी सुनेका छैनन् जो अन्य उदाहरणहरू हुन सक्छ।

'पाँच ग्रीक क्रस, केन्द्र मा एक र प्रत्येक कुना मा एक ... तर इतिहास 'रोमन' क्याथोलिक चर्च मा ... वेदी स्लैब वा' एक्लै तालिका 'consecrated छ, र यो चिन्ह यसको माथिल्लो सतह मा कटौती गर्दै यो मूल र यो अभ्यास को विकास को पूर्णतया 'बाहिर काम छैन' (विश्वकोश Britanica, 11 (क्याम्ब्रिज) संस्करण, मात्रा म, पृ। 762, 763)। यो अभ्यास संभवतः यो परिशिष्ट विषय द्वारा बताए सक्छ।

"Cinq-Croix" by Wikioicz - Own work. Licensed under Public Domain via Commons - https://commons.wikimedia.org/wiki/File:Cinq-Croix.JPG#/media/File:Cinq-Croix.JPG

IDEAS ON HOW TO OBTAIN FOOD RESOURCES DURING HARD TIMES

[**Best to make a written record of the information in the following food gathering YouTubes** **AS SOON AS POSSIBLE** as these videos may not be accessible in the near future - leave copies of this (written) knowledge with the resources you leave for your loved ones "Left Behind". **LIABILITY NOTICE: PLEASE ALSO NOTE THAT ANY ADVICE GIVEN IN THESE VIDEOS NEEDS TO BE VERIFIED TO MAKE SURE THAT THE FOODS & PREPARATIONS ARE SAFE FOR HUMAN & ANIMAL CONSUMPTION. ENJOY!!**]

14 Store Bought Vegetables & Herbs You Can Regrow

15 Fastest Growing Survival Vegetables to Grow in a Crisis

Indoor gardening for beginners: How to start a garden amid the Coronavirus lockdowns

Direct Link for those unable to see or access this YouTube from the http or https Websites - How to Grow Potatoes in a 5 Gallon Bucket (Part 1 of 2)

Direct Link for those unable to see or access this YouTube from the http or https Websites - HGV How to grow Carrots in a pot, start to finish. Organic Carrots in a bucket.

Direct Link for those unable to see or access this YouTube from the http or https Websites - Growing Cucumbers in a 5 Gallon Bucket without Soil

How to avoid the dangerous bacteria that can lurk in potting mix [AND PLEASE RESEARCH HAVING SOIL & FERTILIZERS INDOORS]

Direct Link for those unable to see or access this YouTube from the http or https Websites - Wow ! ! Amazing Electric Fan Guard Fish Trap - Net Fishing In The River At Siem Reap

Smart Girl Make Fish Trap Using BIG Coca Cola Plastic Bottle To Catch A Lot of Fish

How to Make a 2 Liter Bottle Fish Trap: Survival Hack

Making Water Safe to Drink: 7 Disinfection Techniques

HOW TO COLLECT DRINKING WATER FROM DEW | MARFOOGLE PREPPER MINUTE

How to Store Water for Emergencies

Stored Water Gone Bad - How to Store Water That Never Needs to Be Rotated

Candles as an Emergency Fuel Source for Warmth, Light, and Cooking

Direct Link for those unable to see or access this YouTube from the http or https Websites - Went homeless. Done Guerrilla Grazing by choice ever since

Warning! Challenging Times are Ahead - Stock Up!

And What About SPINACH THAT SENDS EMAILS(?!)

How To Build An Indoor Greenhouse

How To Correctly Store Rice Longterm | Marfoogle Prepper Minute

[2] And the word of the Lord came unto him, saying, [3] Get you hence, and turn you eastward, and hide yourself by the brook Cherith, that is before Jordan. [4] And it shall be, that you shall drink of the brook; and I have commanded the ravens to feed you there. [5] So he went and did according unto the word of the Lord: for he went and dwelt by the brook Cherith, that is before Jordan. [6] And the ravens brought him bread and flesh in the morning, and bread and flesh in the evening; and he drank of the brook (1 Kings 17: 2-6 KJV)

John The Baptist ate locusts/ grasshoppers (Mark 1:6 KJV) & grasshoppers are the only edible (& highly nutritious) insects permitted to be eaten by Believers in the Old Testament: [22] Even these of them you may eat; the locust after his kind, and the bald locust after his kind, and the beetle after his kind, and the grasshopper after his kind. (Leviticus 11: KJV). Over 2.5 BILLION people around the world currently eat edible insects including grasshoppers/ locusts. Got a recipe for cooking these delicious creatures? HERE ARE SOME RECIPES AT THIS LINK [PLEASE ALSO CHECK & NOTE THAT THERE ARE SOME SPECIES OF GRASSHOPPERS TO AVOID]. ENJOY!!

OOOOOOOO

घर

यौन र यस जीवन पछि बच्चाहरु र लेखक द्वारा अन्य पुस्तकहरु

धेरै रोचक घटना

संसाधन

2014 & पृथ्वी

STUDY NOTES FOR PRINTOUTS: